

प्रि- किन्डरगार्टनका लागि आवश्यक पर्ने कागजातहरू

कोभिड-19 को महामारीका कारण, विद्यालय पुनः सञ्चालन नभएसम्म भर्ना समयावधि अनलाइन रजिस्ट्रेशन प्रक्रियामा सारिएको छ । हाललाई सबै कागजातहरू विद्युतीय रूपमा स्वीकार गरिन्छ । तपाईं सबै कागजातहरू विद्यालय रजिस्ट्रेशन प्रतिनिधिलाई इमेल मार्फत पठाउन सक्नु हुन्छ । तपाईंलाई रजिस्ट्रेशन प्रतिनिधि को हो भनेर थाहा छैन भने कृपया आफ्नो स्थानीय विद्यालयमा सम्पर्क गर्नुहोस् ।

- **जन्मदर्ताको प्रमाण (तपाईंको बच्चाको उमेर सेप्टेम्बर 1, 2020 मा वा यो भन्दा अगाडि नै चार वर्ष पुगेको हुनु पर्छ)**
सकल प्रमाणित जन्मदर्ता प्रमाणपत्र, अस्पतालले जारी गरेको जन्मको प्रमाणपत्र, ग्रीन कार्ड, पिन्क कार्ड वा फेडरल I-94 कार्ड; वा बच्चाको पासपोर्ट (यी कागजातहरूको प्रतिलिपि स्वीकार गरिँदैन) ।
- **कानुनी अभिभावकत्वको प्रमाण (लागू हुन्छ भने)**
बच्चाको जन्मदर्ता प्रमाणपत्रमा तपाईंको नाम नभएको खण्डमा मात्र जरुरी हुने
- **आमाबाबु/ अभिभावकको परिचय पत्र**
सरकारले जारी गरेको फोटो सहितको परिचय पत्र, जस्तै Georgia को सवारीचालक अनुमतिपत्र, वा मान्य अमेरिकी पासपोर्ट आइडी ।
- **आमाबाबु/अभिभावक Georgia का बासिन्दा हुनु भनेर प्रमाणित गर्ने प्रमाण**
तपाईंको नाममा भएको ऋण वा लिज/बाहाल सम्झौता, वा तपाईंको नाममा भएको बिजुली, ग्याँस, वा पानीको बिल, केबल र फोनको बिल मानिने छैन ।

* DeKalb County को विद्यालयमा भर्ना हुन चाहेका र आफ्ना आमाबाबु वा कानुनी अभिभावकहरूसँग बस्ने तर अर्का वयस्कको घरमा बस्ने विद्यार्थीहरूले अनिवार्य रूपमा बसोबास गरेको ठाउँको प्रमाण भर्नु पर्दछ ।

कृपया याद गर्नुहोस्: कोभिड-19 को बन्दाबन्दीको समयमा, बसोबास गरेको ठाउँको प्रमाण चाहिने परिवारहरूले निम्न निर्देशनहरू पालना गरेर फाराम भरेर अपलोड गर्न सक्छन् ।

1. आमाबाबु/अभिभावकले अनिवार्य रूपमा फारामको दोस्रो र तेस्रो पृष्ठ भर्नु पर्दछ र त्यसलाई वकिलको हस्ताक्षर राखेर प्रमाणित गर्नु पर्छ ।
2. घर मालिकले फारामको चौथो पृष्ठ भर्नु पर्दछ र त्यसमा हस्ताक्षर गर्नु पर्दछ । चौथो पृष्ठमा विद्यालयका अधिकारीको उपस्थितिमा हस्ताक्षर गरिरहनु पर्दैन ।
3. पाँचौ पृष्ठ अहिलेको समयमा भरिरहनु पर्दैन ।
4. इमेल मार्फत विद्यालयका प्रतिनिधिलाई पूरा गरिएको फाराम (र बसोबासको प्रमाणका लागि जरुरी हुने अरू सबै कागजात) पठाउनुहोस् । तपाईंलाई विद्यालयको प्रतिनिधि को हो भनेर थाहा छैन भने कृपया विद्यालयमा सम्पर्क गर्नुहोस् ।

कोभिड-19 को महामारीका कारण, विद्यालय पुनः सञ्चालन नभएसम्मका लागि भर्ना समयावधि परिमार्जन गरिएको छ जस अनुसार सबै कागजातहरू विद्युतीय रूपमा बुझाउन सकिन्छ ।

- **बच्चाको सामाजिक सुरक्षा कार्डको सकल वा “छूट”**
छूट आवश्यक परेको खण्डमा, रजिस्ट्रेशन प्रक्रियाका दौडान तपाईंलाई यो प्रदान गरिनेछ ।
- **बच्चाको पिचकेयर कार्ड (Peachcare card), मेडिकएड कार्ड (Medicaid card), स्वास्थ्य बिमा कार्ड, EBT कार्ड (खाद्यान्न टिकट) र/वा TANF (लागू हुन्छ भने)**
- **खोप प्रमाणपत्र (3231)**
- **दृष्टि, सुनाइ, पोषण र दाँतसम्बन्धी परीक्षणको प्रमाणपत्र (3300)**
- **कोभिड-19 का कारण, आमाबाबु/अभिभावकहरूले विद्यालयका प्रतिनिधिलाई इमेल गरेर 30 दिन भित्र कागजात 3231 बुझाउनु पर्नेछ र 90 दिन भित्र कागजात 3300 बुझाउनु पर्नेछ ।**

आवश्यक कागजातको मान्यताको आधारमा प्रि-किन्डरगार्टनको सिट आकस्मिक रूपमा सुरक्षित गरिन्छ।